



"बचत गठौं, भविष्य सुधाठौं"



स्थापना : २०४८

ज्योतिदय

बचत तथा ऋण सहकारी संस्था लि.

गोदावरी-११, चापागाउँ, ललितपुर

०१-५५७१४४२

इमेल : jyotidayacooperative@gmail.com

वेबसाइट : www.jyotidayasaving.org

परिचय

२०५०/०४/३१ गते डिभिजन कार्यालय ललितपुरमा दर्ता रहेको यस ज्योतिदय बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर जिल्ला कै एक ऐतिहासिक तथा समुदायमा आधारित रहेको संस्था हो । यस क्षेत्रमा ज्योति भै सेवा दिइरहेको एक संस्था हो ।

उद्देश्य

सानो सानो निक्षेपलाई संकलन गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरि संस्था र सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक रुपमा सक्षम र संबृद्ध बनाउने र यसै क्षेत्रकै एक नमुना सहकारी बनाउने उद्देश्य यस संस्थाको छ । साथै आगामी समयमा संस्थाको आफ्नै भवन बनाई सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

हाल्यो सेवा

दैनिक/साधारण बचत

- ⇒ शुन्य मौज्जातमा खाता खोल्न सकिने छ ।
- ⇒ दैनिक रु. ५०/- भन्दा माथि जम्मा गर्न सकिने छ ।
- ⇒ न्युनतम मौज्जातमा ब्याज ८% ब्याज प्रदान गरि ३, ३ महिनामा ब्याज पूँजीकरण गरिने छ ।
- ⇒ न्युनतम मौज्जात रु. ५००/- बाँकी गरि रकम भिक्न सकिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।



अवधि बचत

- ⇒ अवधि बचत १ वर्षमा १२%
- ⇒ अवधि बचत २ वर्षमा १२.५%
- ⇒ ब्याज समय समाप्त भए पछि भुक्तानी गरिने छ ।
- ⇒ आवश्यक सदस्यहरुलाई ३, ३ महिनामा पनि ब्याज प्रदान गरिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।



ज्येष्ठ नागरिक बचत

- ⇒ शुन्य मौज्जातमा खाता खोल्न सकिने छ ।
- ⇒ न्युनतम मौज्जातमा ब्याज ५% ब्याज प्रदान गरि ३, ३ महिनामा ब्याज पूँजीकरण गरिने छ ।
- ⇒ न्युनतम मौज्जात रु. ५००/- बाँकी गरि रकम भिक्न सकिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।
- ⇒ ज्येष्ठ नागरिक बचत खाताका सदस्यहरुलाई वार्षिक १ पटक धार्मिक स्थलमा भ्रमण गराउने छ ।



बाल बचत



- ⇒ रु. १०००/- मा खाता खोल सकिने छ ।
- ⇒ यो एक आवधिक बचत हो ।
- ⇒ १० वर्ष अवधिमा १२% ब्याज प्रदान गरिने छ ।
- ⇒ १५ वर्ष अवधिमा १३% ब्याज प्रदान गरिने छ ।
- ⇒ न्यूनतम मौज्जातमा ब्याज प्रदान गरि ३, ३ महिनामा ब्याज पूँजीकरण गरिने छ ।
- ⇒ अवधि समाप्त भए पछि सम्पूर्ण मौज्जात भिक्न सकिने छ ।
- ⇒ जन्म दिनमा संस्थाबाट शुभकामना स्वरूप केक उपहार प्रदान गरिने छ ।

महिला समुह बचत

- ⇒ महिलाहरूले मात्र खाता खोल सकिने छ ।
- ⇒ यस बचत खाताका सदस्यहरू समुहमा अनिवार्य आवद्ध हुनु पर्छ ।
- ⇒ मासिक रु. ५००/- वा १०००/- अनिवार्य बचत गर्नु पर्छ ।
- ⇒ यस बचत खाताको अवधि ५ वर्षको रहने छ ।
- ⇒ न्यूनतम मौज्जातमा ८% ब्याज प्रदान गरिने छ ।
- ⇒ अवधि समाप्त भए पछि सम्पूर्ण मौज्जात भिक्न सकिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।
- ⇒ संरक्षित पूँजी कोषमा सहभागि हुन पाउने ।



रजत विशेष बचत

- ⇒ शुन्य मौज्जातमा खाता खोल सकिने छ ।
- ⇒ दैनिक मौज्जातमा ब्याज ६.२५% ब्याज प्रदान गरि ३, ३ महिनामा ब्याज पूँजीकरण गरिने छ ।
- ⇒ न्यूनतम मौज्जात रु. ५००/- बाँकी गरि रकम भिक्न सकिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।

विशेष बचत खाता

- ⇒ रु. ५०००/- मा खाता खोल सकिने छ ।
- ⇒ रु. ५०००/- अनिवार्य मासिक बचत गर्नु पर्छ ।
- ⇒ यस बचत खाताको अवधि ५ वर्षको हुने छ ।
- ⇒ न्यूनतम मौज्जातमा ब्याज ११% प्रदान गरि ३, ३ महिनामा पूँजीकरण गरिने छ ।
- ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।
- ⇒ यस खाताका नियमित बचत गर्ने सदस्यहरू स्वास्थ्य बीमामा सहभागिता हुन पाउने छ ।
- ⇒ संरक्षित पूँजी कोषमा सहभागि हुन पाउने ।



ज्योतिदय बचत खाता

- ⇒ रु. १०००/-, २०००/- र ३०००/- मा खाता खोल्न सकिने छ ।
- ⇒ मासिक रुपमा अनिवार्य बचत गर्नु पर्छ ।
- ⇒ यस बचत खाताको अवधि २५ वर्षको हुने छ ।
- ⇒ ब्याज ११% प्रदान गरि ३, ३ महिनामा पुँजिकरण गरिने छ ।
- ⇒ रु. १०००/- जम्मा गर्नेले २५ वर्ष पछि १२,८६,०००/-
- ⇒ रु. २०००/- जम्मा गर्नेले २५ वर्ष पछि २५,७२,०००/-
- ⇒ रु. ३०००/- जम्मा गर्नेले २५ वर्ष पछि ३८,५८,०००/-
- ⇒ यस खाताका नियमित बचत गर्ने सदस्यहरू स्वास्थ्य बीमामा सहभागिता हुन पाउने छ ।
- ⇒ संरक्षित पुँजी कोषमा सहभागि हुन पाउने ।



पेन्सन बचत खाता

- ⇒ रु. २०००।- मा खाता खोल्न सकिने छ ।
 - ⇒ रु.२०००।- अनिवार्य मासिक बचत गर्नु पर्छ ।
 - ⇒ यस बचत खाताको अवधि १५ वर्षको हुने छ ।
 - ⇒ ब्याज ११% प्रदान गरि ३, ३ महिनामा पुँजिकरण गरिने छ ।
 - ⇒ ब्याज समय अनुसार परिवर्तन हुने छ ।
 - ⇒ यस खाताका नियमित बचत गर्ने सदस्यहरू स्वास्थ्य बीमामा सहभागिता हुन पाउने छ ।
 - ⇒ संरक्षित पुँजी कोषमा सहभागि हुन पाउने ।
- नोट : बचत खाता अनुसार सर्तहरू लागु हुने छ ।

ऋण

- ⇒ व्यापारीक कर्जा १४.७५%
- ⇒ धरायसी कर्जा १४.७५%
- ⇒ शैक्षिक कर्जा १४.७५%
- ⇒ घर निर्माण कर्जा १४.७५%
- ⇒ कृषि कर्जा १४.७५%
- ⇒ आवधि रसिद धितो कर्जा + २% थप
- ⇒ हायरपचेज कर्जा १४.७५%
- ⇒ लघु(महिला समुह) कर्जा १४.७५%

(लघु तथा महिला समुह कर्जा मा सेवा शुल्क र फाराम शुल्क लाग्ने छैन)


कर्जाको अवधि अनुसार ब्याज दर फरक हुने छ

नोट : सर्तहरू लागु हुने छ ।



मोबाईल बैकिङ्ग सेवा तथा एस.एम.एस. सेवा

यस संस्थाले सदस्यहरूको सुविधाका लागि मोबाईल बैकिङ्ग तथा एस.एम.एस. सेवा संचालन गरिएको छ । जसबाट सदस्यहरूको कोरोवारमा पारदर्शिता हुनुका साथै घरमा नै बसि बसि सम्पूर्ण सेवा लिई नगद रहित कारोवार गर्न सकिने छ । विभिन्न विल भुक्तानी, मोबाईल रिचार्ज गर्नका साथै सहकारीको रकम बैंकको खातामा ट्रान्स्फर र बैंकको रकम सहकारीको खाता जम्मा गर्न सकिन्छ ।



सामाजिक सेवा

सदस्य सुरक्षा कोष

सदस्यहरूको योगदानको आधारित यस सहकारी संस्थाले बार्षिक रुपमा नाफा गरे अनुसार २५% जगेडा कोष, २५% संरक्षित पुँजी कोष र ५% सहकारी प्रबर्द्धन कोषमा जम्मा हुने र बाँकी हुने रकम लाई १००% मानी अन्य कोषहरूमा र ५% सदस्य सुरक्षा कोषमा जम्मा हुने छ । यस कोषमा आवद्ध हुने सदस्यहरूले वार्षिक रु. ५०० जम्मा गर्नु पर्ने हुन्छ । योगदान गरेको वर्षको आधारमा सदस्य वा सदस्यहरूको परिवारको दुर्घटनाबाट अपाङ्ग वा काल गतिमा मृत्यु भएमा, बाढी, पहिरो, आगलागी भएमा क्रिया खर्च तथा क्षतिपुर्ति खर्च प्रदान गर्ने गरिने छ । साधारण सदस्य र ज्योतिदय बचत खाता संचालक गरेको सदस्यहरूले तल उल्लेख गरिए अनुसार नगद सहयोग प्राप्त गर्ने छ ।



साधारण सदस्य		ज्योतिदय बचत खाता सदस्य	
१ वर्ष आवद्ध	रु. ५,०००/-	१ वर्ष आवद्ध	रु. १०,०००/-
२ वर्ष आवद्ध	रु. ६,०००/-	२ वर्ष आवद्ध	रु. ११,०००/-
३ वर्ष आवद्ध	रु. ७,०००/-	३ वर्ष आवद्ध	रु. १२,०००/-
४ वर्ष आवद्ध	रु. ८,०००/-	४ वर्ष आवद्ध	रु. १३,०००/-
५ वर्ष आवद्ध	रु. १०,०००/-	५ वर्ष आवद्ध	रु. १५,०००/-

महिला सदस्यहरू हकमा जीवनमा १ पटक मात्र सुत्केरी भत्ता रु. २०००/- प्रदान गर्ने छ । परिवार भन्नाले पुरुष सदस्यको हकमा आमा, बाबु, श्रीमती, छोरा, छोरी, धर्म पुत्र, धर्म पुत्री र महिलाको हकमा सासु, ससुरा, श्रीमान, छोरा, छोरी, धर्म पुत्र, धर्म पुत्री लाई सम्भन्नु पर्ने छ ।

यस कोषमा आवद्ध नभएका सदस्यहरूले यो कुनै पनि सुविधा प्राप्त गर्ने छैन । कोषमा आवद्ध भएका सदस्यहरू क्यान्सर, मृगौला रोगी (Kidney Fail), पक्षाघात (Paralytic), हृदयघात (Heart Attack), कोमा (Coma), अल्जाइमर (Alzheimer), पूर्णरुपमा अन्धो भएको अवस्थामा योगदान गरेको अवधि अनुसार साधारण सदस्य सरह उपचार खर्च प्राप्त गर्ने छ ।

मानिसको जीवनमा दिन प्रतिदिन धेरै किसिमका सामाजिक जोखिम बढ्दै गएको छ । त्यस कारणले नै यस सहकारी संस्थाले सदस्यहरूको दैनिक रुपमा बढ्दै गएको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बीमा कार्यक्रम संचालनमा ल्याएको छ । यस अनुसार सदस्य सुरक्षा कोषमा आवद्ध भएका सदस्यहरूको ५० हजार देखि १ लाख सम्मको दुर्घटना बीमा हुने छ । र साथै ज्योतिदय बचत खाता र नियमित बचत खाता, विशेष बचत खाता र पेन्सन बचत खाता संचालन गरेका सदस्यहरूको २० हजार सम्म स्वास्थ्य उपचार बीमा हुनेछ । यसबाट सदस्यहरूको दैनिकी सहज बनाउने छ ।



स्वास्थ्य सेवा सुविधा

यस ज्योतिदय बचत तथा ऋण सहकारी संस्थाबाट विभिन्न क्लिनिकहरू, औषधि पसलहरू संग सम्मन्धित भए अनुसार औषधि खरिदमा १०% र विभिन्न ल्याब टेष्टमा २०% र होल बडि चेकअपमा २०% छुटको व्यवस्था गरिएको छ । उक्त छुट सुविधाका लागि यस संस्थाबाट संचालक भएका नियमित बचत योजनाहरू ज्योतिदय बचत खाता, नियमित बचत खाता, विशेष बचत खाता, पेन्सन बचत खाता र महिला बचत खाता संचालन गरेका सदस्यहरूले सुविधा प्राप्त गर्ने छ । साथै यस्तै धेरै सुविधा अन्य पनि थप गर्दै जाने छ ।



संरक्षित पूँजी कोष

सहकारी ऐन २०७४ ले व्यवस्था गरे अनुसार सहकारी संस्थाले एक वर्षमा नाफा कमाए अनुसार विभिन्न कोषहरूमा रकम जम्मा भएको हुन्छ । त्यस मध्य संरक्षित पूँजी कोष पनि एक हो जसमा २५% रकम जम्मा हुन्छ ।



जुन सदस्यहरूलाई बितरण गर्ने रकम हुन्छ । कोषमा जम्मा भएको रकमलाई ४०% बचत कर्तालाई ६०% ऋणी लाई वितरण गरिने हुन्छ । बचत कर्ता सदस्यहरूलाई वार्षिक रुपमा प्राप्त गरेको ब्याजको आधारमा र ऋणीहरूलाई ऋणको भाका ननाधिकन साँवा र ब्याज गरि नियमित किस्ता तिर्ने सदस्यहरूले मात्र प्राप्त वितरण गर्ने हुन्छ । संरक्षित पूँजी कोषमा अनिवार्य बचत ज्योतिदय बचत खाता, नियमित बचत खाता विशेष बचत खाता, महिला समुह बचत खाता र पेन्सन बचत खाताका सदस्यहरू मात्र सहभागि हुन पाउने छ । यसरी संरक्षित पूँजी कोषको रकम वितरणले सदस्यहरू प्रत्येक आर्थिक रुपमा सहभागि रहन्छ ।